



पोखरिया नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
पोखरिया, पर्सा

पोखरिया नगरपालिका स्थानिय राजपत्र

खण्ड: ४

संख्या: ७

मिति: २०७८/०९/१४

भाग-१

पोखरिया नगरपालिका आर्थिक कार्यविधि (नियमित तथा व्यवस्थित गर्ने)
ऐन, २०७७

प्रस्तावना:

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम पोखरिया नगरपालिकाको सञ्चित कोषको संचालन गर्न, बजेट तथा कार्यक्रम तर्जुमा गर्न, निकास तथा खर्च गर्न, लेखा राख्न, आर्थिक तथा वित्तीय प्रतिवेदन गर्न, आर्थिक कारोवारको आन्तरिक नियन्त्रणको व्यवस्था मिलाउन, आन्तरिक तथा अन्तिम लेखापरिक्षण गर्न, बेरुजु फछ्यौट तथा असुल उपर गर्न गराउन, आर्थिक कार्यविधिलाई नियमित, व्यवस्थित र जवाफदेही बनाउन वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२६ को उपधारा (१) र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को उपदफा (१) ले दिएको अधिकार

प्रयोग गरी पोखरिया नगरपालिकाको नगर सभाले पोखरिया नगरपालिका आर्थिक कार्यविधि (नियमित तथा व्यवस्थित गर्ने) ऐन, २०७७ पारित गरेको छ ।

परिच्छेद -१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ:

- (१) यस ऐनको नाम “पोखरिया नगरपालिका आर्थिक कार्यविधि (नियमित र व्यवस्थित गर्ने) ऐन, २०७७” रहेकोछ ।
- (२) यो ऐन नगर सभाबाट पारित भई नगरपालिकाको स्थानीय राजपत्रमा प्रकाशित भएर लागु हुनेछ ।

२. परिभाषा:

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,

- (१) “नगरपालिका” भन्नाले पोखरिया नगरपालिका सम्भन्नुपर्छ ।
- (२) “नगर सभा” भन्नाले पोखरिया नगरपालिकाको नगर सभा सम्भन्नुपर्छ ।
- (३) “कार्यपालिका” भन्नाले पोखरिया नगरपालिकाको कार्यपालिका सम्भन्नुपर्छ ।
- (४) “प्रमुख” भन्नाले यस पोखरिया नगरपालिका नगर प्रमुख सम्भन्नुपर्छ ।
- (५) “उपप्रमुख” भन्नाले पोखरिया नगरपालिकाको उपप्रमुख सम्भन्नुपर्छ ।
- (६) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले पोखरिया नगरपालिकाको कार्यकारी प्रमुखको रूपमा काम गर्ने कर्मचारी (प्रमुख प्रशासकीय अधिकृत) सम्भन्नुपर्छ । सो शब्दले कार्यपालिका र नगर सभा सदस्य सचिवको रूपमा काम गर्ने समेतलाई जनाउँछ ।

- (७) “वडा अध्यक्ष” भन्नाले पोखरिया नगरपालिकाको वडा अध्यक्ष सम्भन्नु पर्छ ।
- (८) “नगर सभा सदस्य” भन्नाले पोखरिया नगरपालिकाको नगर सभा सदस्य सम्भन्नु पर्छ । सो शब्दले पोखरिया नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य समेतलाई जनाउँछ ।
- (९) “कार्यपालिका सदस्य” भन्नाले पोखरिया नगरपालिकाको कार्यपालिका सदस्य सम्भन्नुपर्छ । सो शब्दले पोखरिया नगरपालिका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्ष समेतलाई जनाउँछ ।
- (१०) “वडा समिति” भन्नाले पोखरिया नगरपालिकाको वडा समितिहरू सम्भन्नुपर्छ ।
- (११) “कार्यालय” भन्नाले पोखरिया नगरपालिकाको कार्यपालिका कार्यालय सम्भन्नुपर्छ । सो शब्दले पोखरिया नगरपालिकाको मातहत रहेको विषयगत शाखा वा कार्यालय वा इकाईहरूलाई समेत जनाउँछ ।
- (१२) “कर्मचारी” भन्नाले पोखरिया नगरपालिकाको कार्यालय र मातहतमा रहेको विषयगत शाखा वा उपशाखा वा कार्यालय वा इकाईहरूमा पारिश्रमिक पाउने गरी काम गर्ने कर्मचारी सम्भन्नुपर्छ ।
- (१३) “वडा सचिव” भन्नाले पोखरिया नगरपालिकाका वडा कार्यालयको प्रशासकीय प्रमुखको रूपमा कामकाज गर्न तोकिएको वडा सचिव/कर्मचारी सम्भन्नुपर्छ ।
- (१४) “मन्त्रालय” भन्नाले संघीय, प्रदेश अर्थ मन्त्रालय वा सो कामको लागि तोकिएको संघ र प्रदेशको मन्त्रालयलाई सम्भन्नु पर्छ । सो शब्दले सम्बन्धित र विषयगत संघीय, प्रदेश मन्त्रालय समेत जनाउँछ ।
- (१५) “असुल उपर गर्नुपर्ने रकम” भन्नाले प्रचलित ऐन बमोजिम भुक्तानी दिन नहुने रकम भुक्तानी दिएको वा बढी हुने गरी भुक्तानी दिएको

वा घटी रकम असुल गरेको कारणबाट असुल उपर गर्नुपर्ने भनी लेखापरिक्षण हुँदा ठहर्‍याइएको बेरुजु रकम सम्भन्नु पर्छ र सो शब्दले हिनामिना वा मस्यौट गरेको रकम तथा नगरपालिकालाई तिर्नु बुझाउनु पर्ने अन्य कुनै रकम कलम समेतलाई जनाउँछ ।

- (१६) “अन्तिम लेखापरिक्षण” भन्नाले महालेखा परिक्षकको कार्यालयबाट हुने लेखापरिक्षण सम्भन्नुपर्छ ।
- (१७) “आन्तरिक लेखापरिक्षण” भन्नाले पोखरिया नगरपालिकाको तोकिएको शाखा वा अधिकृत वा कर्मचारीबाट हुने आन्तरिक लेखापरिक्षण सम्भन्नुपर्छ ।
- (१८) “आर्थिक वर्ष” भन्नाले हरेक वर्षको साउन महिनाको एक गते देखि अर्को वर्षको आषाढ महिनाको मसान्तसम्मको बाह्र महिनाको अवधिलाई सम्भन्नुपर्छ ।
- (१९) “एक तह माथिको अधिकारी” भन्नाले पोखरिया नगरपालिकाका वडा सचिव र विषयगत शाखा प्रमुखको हकमा प्रमुख प्रशासकिय अधिकृत, प्रमुख प्रशासकिय अधिकृतको हकमा नगरपालिका प्रमुख सम्भन्नुपर्छ ।
- (२०) “कारोबार” भन्नाले सरकारी चल, अचल, नगदी तथा जिन्सी धनमाल जिम्मा लिई प्रचलित ऐन बमोजिम निर्धारित काममा खर्च वा दाखिला गर्ने सम्बन्धी सम्पूर्ण काम सम्भन्नुपर्छ ।
- (२१) “जिम्मेवार व्यक्ति” भन्नाले लेखा उत्तरदायी अधिकृतबाट अधिकार सुम्पिए बमोजिमको कार्य संचालन गर्ने, जिम्मा लिने, खर्च गर्ने, लेखा राख्ने, आन्तरिक तथा अन्तिम लेखापरिक्षण गराई बेरुजु फछ्यौट गर्ने गराउने, सरकारी नगदी जिन्सी असुल उपर गर्ने गराउने तथा दाखिला गर्ने कर्तव्य भएको व्यक्ति सम्भन्नुपर्छ र सो शब्दले पोखरिया नगरपालिकाको कामको लागि सरकारी नगदी वा जिन्सी लिई वा नलिई सो काम फछ्याउने जिम्मा लिने जुनसुकै व्यक्ति समेतलाई जनाउँछ ।

- (२२) “लेखा प्रमुख” भन्नाले पोखरिया नगरपालिकाको लेखा हेर्ने/राख्ने प्रमुखको रूपमा काम गर्ने कर्मचारी सम्भन्नुपर्छ।
- (२३) “तालुक कार्यालय” भन्नाले वडा कार्यालय तथा विषयगत कार्यालय र निकायको हकमा पोखरिया नगरपालिका नगर कार्यपालिकाको कार्यालय सम्भन्नुपर्छ।
- (२४) “सञ्चित कोष” भन्नाले नेपालको संविधानको धारा २२९ ले तोके अनुसार तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६९ ले तोके बमोजिमको पोखरिया नगरपालिकाको सञ्चित कोष सम्भन्नुपर्छ। सो शब्दले संविधानको धारा १९६ बमोजिमको संघीय सञ्चित कोष र संविधानको धारा २०४ बमोजिमको प्रदेश सञ्चित कोष समेतलाई जनाउँछ।
- (२५) “बजेट संकेत” भन्नाले नेपाल सरकारले स्वीकृत गरेको आर्थिक संकेत तथा वर्गीकरणको अधीनमा पोखरिया नगरपालिकाको कार्यालय, विषयगत शाखा, वडा कार्यालय वा सो सरहको क्षेत्राधिकार भएका आयोजना कार्यक्रम आदिको कार्य, प्रकृति र संगठन समेत छुट्टिने गरी पोखरिया नगरपालिकाले दिएको संकेतलाई जनाउँछ।
- (२६) “बेरुजु” भन्नाले प्रचलित ऐन बमोजिम पुऱ्याउनु पर्ने रीत नपुऱ्याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरिक्षण गर्दा औल्याईएको वा ठहऱ्याईएको कारोबार सम्भन्नुपर्छ।
- (२७) “बैङ्क” भन्नाले सञ्चित कोषको सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कबाट स्विकृती प्राप्त पोखरिया नगरपालिकाले तोकेको कुनै बैङ्क सम्भन्नु पर्छ र सो शब्दले त्यस्तो बैँकको अधिकार प्रयोग गरी कारोबार गर्नेगरी तोकिएको बैँङ्कको शाखा समेतलाई जनाउँछ।
- (२८) “लेखा” भन्नाले कारोबार भएको व्यहोरा देखिने गरी प्रचलित ऐन बमोजिम राखिने अभिलेख, खाता, किताब आदि र सो कारोबारलाई

प्रमाणित गर्ने अन्य कागजात र प्रतिवेदनका साथै विद्युतीय प्रविधिबाट राखिएको अभिलेख र आर्थिक विवरण समेतलाई सम्भन्नुपर्छ।

- (२९) “लेखा उत्तरदायी अधिकृत” भन्नाले आफ्नो र मातहत कार्यालयको आर्थिक प्रशासन संचालन गर्ने, वार्षिक बजेट तयार गर्ने र सो बजेट निकासा प्राप्त गरी खर्च गर्ने अधिकार सुम्पने, बजेट तथा कार्यक्रम अनुसार हुने आर्थिक कारोवारको लेखा राख्ने र राख्न लगाउने, लेखा विवरण तयार गर्ने गराउने, विनियोजन, राजस्व, धरौटी, जिन्सी र अन्य जुनसुकै कारोवारको आन्तरिक तथा अन्तिम लेखापरिक्षण गराउने, बेरुजु नियमित गर्ने गराउने, असुल उपर गर्ने गराउने वा मिन्हा गर्ने गराउने कर्तव्य भएको पोखरिया नगरपालिका प्रमुख प्रशासकिय अधिकृतलाई सम्भन्नुपर्छ।
- (३०) “विनियोजन” भन्नाले पोखरिया नगरपालिकाको नगर सभाद्वारा विभिन्न कार्यहरुका लागि विभिन्न शीर्षकमा खर्च गर्न विनियोजन भएको रकम सम्भन्नुपर्छ।
- (३१) “वित्तीय विवरण” भन्नाले नेपाल सरकारले स्वीकृत गरेको मापदण्ड बमोजिम कुनै निश्चित अवधिमा भएको आर्थिक कारोवारको समष्टिगत स्थिति दर्शाउने उद्देश्यले शीर्षक समेत खुल्ने गरी तयार गरिएको विवरण सम्भन्नुपर्छ। सो शब्दले कारोवारको स्थिति दर्शाउने गरी शीर्षकका आधारमा बनाइएको बजेट अनुमान, निकाशा, खर्च, आम्दानी, दाखिला र बाँकी रकम समेत खुलाइएको प्राप्त र भुक्तानी विवरण एवं सो सँग सम्बन्धित लेखा, टिप्पणी र खुलासा समेतलाई जनाउँछ।
- (३२) “संपरिक्षण” भन्नाले आन्तरिक वा अन्तिम लेखापरिक्षण प्रतिवेदनमा औल्याइएको बेरुजुको सम्बन्धमा पेश हुन आएको स्पष्टीकरण वा प्रतिक्रिया साथ संलग्न प्रमाण तथा कागजातको आधारमा गरिने फर्छोट सम्बन्धी कार्यलाई सम्भन्नुपर्छ। सो शब्दले सभाबाट गठित

लेखा समितिबाट प्राप्त सुभाव वा निर्देशनका आधारमा गरिने परिक्षण वा अनुगमन कार्य समेतलाई जनाउँछ ।

- (३३) “सार्वजनिक जवाफदेहीको पद” भन्नाले पारिश्रमिक ठेकिएको वा नठेकिएको जे भए तापनि कुनै रूपमा नियुक्त हुने वा निर्वाचित हुने वा मनोनयन हुने आदी मान्यता प्राप्त सार्वजनिक काम, कर्तव्य र अधिकार भएको पद सम्भन्नुपर्छ ।
- (३४) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेका नियमावली, कार्यविधि वा निर्देशिकामा तोकिएको वा तोकिए बमोजिम सम्भन्नुपर्छ ।

परिच्छेद -२

सञ्चित कोषसञ्चालन सम्बन्धी व्यवस्था

३. सञ्चित कोषको सञ्चालन:

- (१) सञ्चित कोषमा देहायका रकमहरू रहनेछन्:-
- (क) नगर सभाबाट स्वीकृत ऐन बमोजिम लगाईएको कर तथा गैर कर राजश्व वापत असुल भएको रकम ।
- (ख) नेपाल सरकार तथा प्रदेश सरकारबाट राजस्व बाँडफाँड वापत प्राप्त रकम ।
- (ग) नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त भएको समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान वापत प्राप्त रकम ।
- (घ) नगरपालिकाले लिएको आन्तरिक ऋण वापतको रकम ।
- (ङ) अन्य प्रचलित ऐन बमोजिम नगरपालिकाको नाममा प्राप्त भएको अन्य आय वापतको रकम ।
- (च) नगरपालिकाको नाममा कानून सम्मत प्राप्त अन्य जुनसुकै रकम ।

- (२) उपदफा (१) बमोजिमको रकम कार्यपालिकाले तोकेको कुनै बैङ्कमा खाताखोली जम्मा गरिनेछ ।
- (३) नेपालको संविधान, यो ऐन र अन्य प्रचलित ऐनको अधीनमा रही नगर सभाले पारित गरे बमोजिम सञ्चित कोषको सञ्चालन कार्यपालिकाबाट तोकिए बमोजिम गरिनेछ ।

४. सञ्चित कोषको लेखा राख्ने दायित्व:

- (१) सञ्चित कोषको लेखा अद्यावधिक रूपमा राख्ने तथा त्यसको वार्षिक वित्तीय विवरण तयार गर्ने तथा लेखा दाखिला गर्ने गराउने कर्तव्य र दायित्व नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।
- (२) उपदफा (१) बमोजिमको लेखा तथा सोको वित्तीय विवरण नगर सभामा र प्रदेश लेखा नियन्त्रक कार्यालय, महालेखा नियन्त्रक कार्यालय एवं महालेखा परिक्षक समक्ष पेश गर्ने सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।

परिच्छेद -३

बजेट निर्माण तथा वार्षिक कार्यक्रम तर्जुमा, निकासो, खर्च, रकमान्तर तथा नियन्त्रण

५. बजेट तथा कार्यक्रम तर्जुमा गर्ने:

- (१) आगामी आर्थिक वर्षमा नगरपालिकाले सम्पादन गर्नुपर्ने कार्य तथा कार्यक्रमको लागि संविधानको धारा २३० बमोजिम बजेट तयार गर्ने गराउने र नगर सभामा पेश गरी पारित गराउने दायित्व कार्यपालिकाको हुनेछ ।
- (२) उपदफा (१) बमोजिम बजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि उपलब्ध हुने श्रोत तथा खर्चको सीमाको पूर्वानुमान

सामान्यतया चालु आर्थिक वर्षको चैत्र मसान्त भित्र गरिसक्नु पर्नेछ ।

- (३) उपदफा (२) बमोजिम श्रोत र खर्चको सीमा निर्धारण भएपछि निर्धारित स्रोत तथा खर्चको सीमाभित्र रही आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिनेछ ।
- (४) आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको असार १० गतेभित्र नगर सभा मा प्रस्तुत गर्नु पर्नेछ ।
- (५) आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा नगरपालिकाको स्वीकृत आवधिक योजना र मध्यकालीन खर्च संरचनालाई मूल आधार बनाउनु पर्नेछ ।
- (६) नगरपालिकाले घाटा बजेट निर्माण गर्नुपर्ने भएमा घाटापूर्ति गर्ने स्रोत समेतको खाका तयार गर्नु पर्नेछ ।
- (७) बजेट तथा कार्यक्रम तर्जुमा, छलफल एवम् बजेटको मस्यौदालाई अन्तिम रूप दिई पारित गर्दा अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।

६. बजेट निकासा:

- (१) नगरपालिकाको नगर सभाबाट बजेट स्वीकृत भएको ७ दिनभित्र नगरपालिका प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई र सोको १५ दिन भित्र प्रमुख प्रशासकीय अधिकृतले मातहतलाई स्वीकृत बजेट विवरण अनुसार खर्च गर्ने अख्तियारी दिनु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको अख्तियारी प्राप्त भएपछि तोकिए बमोजिम बैंक मार्फत प्राप्त, निकाशा र भुक्तानी गर्नुपर्नेछ । तर आर्थिक वर्षको अन्तिम दिनमा ऋण दायित्वको भुक्तानी र हिसाब मिलान बाहेकको अन्य भुक्तानी सम्बन्धी काम हुने छैन ।

- (३) उपदफा (२) बमोजिम प्राप्त, निकासा तथा भुक्तानी गर्दा संघीय महालेखा नियन्त्रक कार्यालयले तोकिएको मापदण्ड बमोजिम हुनेगरी एकल खाता कोष प्रणाली अवलम्बन गरिनेछ ।
- (४) रकम निकासा भएपछि तोकिएका पदाधिकारीहरुको संयुक्त दस्तखतबाट बैङ्क खाता सञ्चालन गर्नुपर्नेछ ।
- (५) स्वीकृत बजेट तथा कार्यक्रम बमोजिम स्वीकृत बजेटको परिधि भित्र रहेर प्रचलित ऐन बमोजिम खर्च गर्ने, लेखा राखी वा राख्न लगाई लेखा पेश गर्ने, लेखापरिक्षण गराउने, बेरुजु फछ्यौट गर्ने र कार्यपालिकामा पेश गर्ने दायित्व लेखा उत्तरदायी अधिकृत वा कर्मचारीको हुनेछ ।
- (६) यस ऐन र प्रचलित अन्य ऐन बमोजिम रकम निकासा दिने तथा कोष सञ्चालन गर्ने गराउने सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।

७. बजेट रोक्का वा नियन्त्रण गर्न सक्ने:

दफा ६ मा जुनसुकै कुरा लेखिएको भएता पनि नगरपालिकाको आर्थिक स्थिति र सञ्चित कोषमा जम्मा रहेको रकमलाई मध्यनजर गरी विनियोजित रकममा आवश्यकता अनुसार कार्यपालिकाले पूर्ण वा आंशिक रूपमा रोक्का वा नियन्त्रण गर्नसक्नेछ ।

८. खर्च गर्ने कार्यविधि :

- (१) नगरपालिकाको कार्य तथा आयोजना सञ्चालन गर्ने, धरौटी, दस्तुर, सेवा शुल्क लिने, पेशकी दिने तथा फछ्यौट गर्ने, नगदी तथा जिन्सी सम्पत्तिको संरक्षण गर्ने, लिलाम बिक्री गर्ने, मिन्हा दिने सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।
- (२) नगरपालिकाले बजेट विनियोजन गर्दा विभिन्न कोषहरु (समपुरक कोष, कर्मचारी कल्याण कोष, खेलकुद कोष, लक्षित वर्ग

कार्यक्रम कोष, पर्यटन प्रवर्धन/विकाष कोष, विपत व्यवस्थापन कोष लगायतका विभिन्न कोषहरु) मा विनियोजन गरेका रकमहरुको खर्चहरु तोकिए बमोजिमका कार्यविधि अनुसार हुनेछ।

९. रकमान्तर तथा सोधान्तर:

- (१) नगरपालिकाको स्वीकृत बजेटको कुनै एक बजेट उप शीर्षक अन्तर्गतको खर्च शीर्षकमा रकम नपुग भएमा सो नपुग भएको रकम कुनै एक वा एक भन्दा बढी शीर्षकमा बचत हुने रकमबाट २५ प्रतिशतमा नबढ्ने गरी कार्यपालिकाले रकमान्तर गर्नसक्नेछ। तर पूँजीगत शीर्षकबाट चालू शीर्षकमा रकमान्तर गर्न सक्ने छैन।
- (२) उपदफा (१) बमोजिमको अधिकार आवश्यकता अनुसार कार्यपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई प्रत्यायोजन गर्नसक्नेछ।
- (३) नगरपालिकामा विनियोजन भएको कुनै एक प्रकारको खर्च व्यहोर्ने श्रोतमा रहेको रकम अर्को श्रोतमा सार्ने तथा भुक्तानी विधि परिवर्तन गर्ने सम्बन्धी अधिकार नगर सभाको हुनेछ।
- (४) रकमान्तर तथा सोधान्तर सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

१०. बजेट फिर्ता हुने:

स्वीकृत बार्षिक बजेटमा विनियोजन भै निकास भएको रकम कुनै कारणवश खर्च हुन नसकी खर्च खातामा बाँकी रहेमा आर्थिक वर्षको अन्तमा संचित कोषमा फिर्ता दाखिला गर्नुपर्नेछ।

परिच्छेद - ४

कारोबारको लेखा

११. कारोबारको लेखा :

- (१) विनियोजन, धरौटी एवं राजश्व तथा अन्य कारोबारको लेखा दोहोरो लेखा प्रणालीको सिद्धान्त बमोजिम नगदमा आधारित लेखा प्रणाली अनुसार राखिनेछ। तर महालेखा नियन्त्रक कार्यालयले नगदमा आधारित लेखा प्रणालीलाई परिमार्जन गरी परिमार्जित नगद आधार वा प्रोदभावी आधारमा लेखा राख्ने गरी तोकि दिन सक्नेछ।
- (२) उप नियम (१) बमोजिमको लेखा राख्नका लागि आवश्यक लेखा ढाँचा महालेखा परिक्षकबाट स्वीकृत भए बमोजिम हुनेछ।
- (३) नगरपालिकाले अनुदान, सहायता, लगानी, विनियोजन, राजश्व तथा धरौटीका अतिरिक्त अन्य सबै प्रकारका कारोबार र खर्चको लेखा तयार गरी राख्नुपर्नेछ।
- (४) लेखा उत्तरदायी अधिकृत वा कर्मचारीले तोकिएको समय सिमा भित्र विनियोजन, राजस्व, धरौटी लगायतको एकीकृत वित्तीय विवरण तयार गरी कार्यपालिका, नगर सभा, महालेखा नियन्त्रक कार्यालय र सम्बन्धित निकायहरुमा उपलब्ध गराउनु पर्नेछ।
- (५) आफ्नो र मातहत कार्यालयको सम्पति र दायित्वको लेखांकन एवं प्रतिवेदन गर्ने दायित्व लेखा उत्तरदायी अधिकृत वा कर्मचारीको हुनेछ।

१२. जिम्मेवार व्यक्ति जवाफदेही हुने :

- (१) जिम्मेवार व्यक्तिले प्रत्येक कारोबार स्पष्ट देखिने गरी प्रचलित ऐनले तोके बमोजिमको रित पुऱ्याई लेखा तयार गरी/गराई राख्नु पर्नेछ।
- (२) आर्थिक प्रशासन सञ्चालन गर्दा मातहत कार्यालयले ऐनको पालना गरे नगरेको सम्बन्धमा आवश्यकता अनुसार रेखदेख,

जाँचबुझ तथा निरीक्षण गर्ने र मातहत कार्यालयको हिसाब केन्द्रीय हिसाबमा समावेश गराउने दायित्व लेखा उत्तरदायी अधिकृतको हुनेछ ।

(३) उपदफा (१) बमोजिम तयार गरिएको लेखा उपदफा (२) बमोजिम लेखा उत्तरदायी अधिकृतले रेखदेख, जाँचबुझ तथा निरीक्षण गर्दा वा लेखापरिक्षण हुँदा प्रचलित ऐनद्वारा निर्धारित प्रक्रिया पूरा नगरी कारोबार गरेको वा अन्य कुनै कैफियत देखिन आएमा जिम्मेवार व्यक्तिले त्यसको जवाफदेही वहन गर्नु पर्नेछ ।

(४) कुनै मनासिब कारणले लेखा सम्बन्धी काममा अनियमित हुन आएमा जिम्मेवार व्यक्तिले तोकिएको अवधी भित्र अधिकार प्राप्त अधिकारी समक्ष कारण खुलाई नियमित गराउनको लागि पेश गरेमा प्रमुख प्रशासकीय अधिकृतले तोकिएको म्यादभित्र त्यस सम्बन्धमा आवश्यक निर्णय गर्नुपर्नेछ ।

तर मनासिब कारण नभई लेखा सम्बन्धी काममा अनियमित हुन आएको देखिन आएमा प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवार व्यक्तिलाई पहिलो पटक विगो एवं विगो वरावरको थप तथा तोकिए बमोजिमको र त्यसपछि पनि दोहोरिन आएमा पटकैपिच्छे दोब्बर जरिवाना गरी प्रचलित ऐन बमोजिम विभागीय कारवाही समेत गर्नसक्नेछ ।

(५) उपदफा (४) बमोजिम निर्णय दिनु पर्ने अधिकारीले तोकिएको म्यादभित्र निर्णय नदिएमा निजलाई एक तह माथिको अधिकारीले पहिलो पटक विगो वरावर र तोकिए बमोजिमको र त्यसपछि पनि दोहोरिन आएमा पटकैपिच्छे दोब्बर जरिवाना गर्नु पर्नेछ ।

(६) उपदफा (२) बमोजिम रेखदेख, जाँचबुझ तथा निरीक्षण हुँदा यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम निर्धारित प्रक्रिया पूरा नगरी कारोबार गरेको देखिन आएमा वा अन्य कुनै कैफियत देखिन आएमा जाँच गर्न पठाउने तालुक कार्यालयले

कलमै पिच्छे दुई सय रूपैयाँ जरिवाना गर्न सक्नेछ । एउटै जिम्मेवार व्यक्तिलाई तीन पटकभन्दा बढी जरिवाना भइसके पछि पुनः त्यस्तो कार्य दोहोरिन आएमा कलमैपिच्छे तोकिए बमोजिमको दोब्बर जरिवाना गरी प्रचलित ऐन बमोजिम विभागीय कारवाही समेत गर्नु पर्नेछ ।

(७) यो ऐन र अन्तर्गत बनेको नियमावली बमोजिम लेखा राखे नराखेको, लेखा दाखिला गरे नगरेको र लेखापरिक्षण गराए नगराएको सम्बन्धमा समय समयमा जाँच, निरीक्षण गरी आन्तरिक नियन्त्रण र रेखदेख गर्ने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।

१३. राजस्व दाखिला र राजस्व लेखा:

(१) प्रचलित ऐन बमोजिम नगरपालिकालाई प्राप्त हुने राजस्व तथा अन्य आय रकमहरु कार्यालयमा प्राप्त भएपछि तोकिए बमोजिम संचित कोषमा आम्दानी देखिने गरी बैङ्क दाखिला गर्नु पर्नेछ ।

(२) राजस्वको लगत एवं लेखा राख्ने तथा फाँटवारी पेश गर्ने, लेखापरिक्षण गराउने र त्यसको अभिलेख राख्ने दायित्व प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।

१४. नगदी जिन्सी दाखिला गर्ने र लेखा राख्ने :

(१) जिम्मेवार व्यक्तिले आफ्नो जिम्मामा आएको सरकारी नगदको हकमा २० (बिस) हजार वा सोभन्दा बढी भएमा सोही दिन वा त्यसको भोलिपल्ट र सो भन्दा कम भएमा सात दिन भित्र तोकिएको बैङ्क खातामा र जिन्सी मालसामान भए सात दिनभित्र तोकिएको स्थानमा दाखिला गरी श्रेस्ता खडा गर्नु पर्नेछ ।

- (२) उपदफा (१) बमोजिमको म्यादभित्र जिम्मेवार व्यक्तिले नगद तथा जिन्सी दाखिला गरेको श्रेस्ता खडा गर्न नसकेमा त्यसको मनासिव कारण खुलाई एक तह माथिको अधिकारी समक्ष म्याद थपको लागि अनुरोध गर्नसक्नेछ । यसरी अनुरोध भै आएको अवस्थामा एक तह माथिको अधिकारीले मनासिव कारण देखे एकै पटक वा दुई पटक गरी बढीमा १५ (पन्ध्र) दिनसम्मको म्याद थप गरिदिन सक्नेछ ।
- (३) उपदफा (२) बमोजिम थपिएको म्याद भित्र पनि श्रेस्ता खडा नगर्ने जिम्मेवार व्यक्तिलाई एक तह माथिको अधिकारीले कलमै पिच्छे तोकिए बमोजिम वा बिगो सहित थप दश प्रतिशतसम्म जरिवाना गर्नसक्नेछ ।
- (४) आफ्नो जिम्मामा आएको सरकारी नगद तोकिएको समय सिमा भित्र तोकिएको बैङ्क खातामा दाखिला नगरेको देखिन आएमा प्रमुख प्रशासकीय अधिकृतले त्यस पछीको दश दिनसम्म ढिलो गरेको भए दश प्रतिशत जरिवाना गरी सो समेत दाखिला गर्न लगाउने, पन्ध्र दिनसम्म ढिलो गरेको भए पन्ध्र प्रतिशत जरिवाना गरी सो समेत दाखिला गर्न लगाउने र पन्ध्र दिनभन्दा बढी ढिलो गरेको भए पच्चीस प्रतिशत जरिवाना गरी नगद दाखिला गराई कसूरको मात्रा अनुसार प्रचलित ऐन बमोजिम विभागीय कारबाही समेत गर्न गराउन सक्नेछ ।

१५. आर्थिक प्रतिवेदन पेश गर्ने :

- (१) लेखा उत्तरदायी अधिकृतले तोकिएका अवधी भित्र प्रत्येक आर्थिक वर्षको सञ्चित कोषको अतिरिक्त विनियोजन, राजस्व, धरौटी, वैदेशिक अनुदान र ऋण सहायता तथा लगानीको एकीकृत आर्थिक विवरण तयार गरी कार्यपालिका, नगर सभा, महालेखा

नियन्त्रक कार्यालय र महालेखा परिक्षकको कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्नेछ ।

- (२) जिम्मेवार व्यक्तिले कारोबारको लेखा र सम्बन्धित कागजात तोकिएको कार्यालयमा वा लेखापरिक्षक समक्ष तोकिए बमोजिम दाखिला गर्नुपर्नेछ ।
- (३) नगरपालिकाको वित्तीय विवरण नेपाल सरकारले अवलम्बन गरेको आर्थिक संकेत तथा वर्गीकरण अनुरूपको हुनेछ ।
- (४) राजस्व, नगदी, जिन्सी तथा धरौटी दाखिला गर्ने तथा त्यसको लेखा अभिलेख अद्यावधिक रूपमा राख्ने अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।

१६. हानि नोक्सानी असुल उपर गरिने:

तेकिए बमोजिम राख्नुपर्ने कारोबारको लेखा ठीकसँग नराखेको कारणबाट नगरपालिकालाई कुनै किसिमको हानी नोक्सानी तथा क्षति हुन गएमा त्यसरी पर्न गएको हानी नोक्सानी तथा क्षतिपूर्ति जिम्मेवार व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।

परिच्छेद -५

आन्तरिक नियन्त्रण, लेखापरिक्षण तथा बेरुजु असुल फर्स्यौट

१७. आन्तरिक नियन्त्रण प्रणाली:

- (१) नगरपालिकाले आफ्नो र मातहतमा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्न कार्ययोजना बनाई लागु गर्नेछ ।
- (२) आन्तरिक नियन्त्रण कार्ययोजना लागु गर्दा महालेखा नियन्त्रक कार्यालयले जारी गरेको आन्तरिक नियन्त्रण प्रणालीको सिद्धान्त, नीति, ढाँचा र कार्यविधिलाई मार्गदर्शनको रूपमा लिनुपर्नेछ ।

१८. स्विकृत गराउनु पर्ने :

- (१) अन्यत्र जेसुकै लेखिएता पनि खर्च प्रकृया सञ्चालन गर्दा, किटान गरीएका वाहेकका कार्यहरु गर्नु पूर्व प्रचलित ऐन, कानून एवं नियमावलीले तोकेको कार्यविधि सहित नगर प्रमुख स्तरिय निर्णय गरेर मात्र कार्य प्रकृया अगाडी बढाउनु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम गर्दा गराउदा नगर प्रमुखबाट तोक आदेश एवं अन्तिम सदर गराएर मात्र संभौता तथा भुक्तानी प्रकृया कार्यान्वयन गर्नु पर्नेछ ।

१९. लेखा समिति तथा लेखा व्यवस्थापनको निरिक्षण, अनुगमन, मुल्यङ्कन

- (१) नगरपालिकाको लेखा प्रणाली तथा लेखा व्यवस्थापन पारदर्शी र जवाफदेही बनाउन नगर सभाले नगर प्रमुख उपप्रमुख वाहेकको १ संयोजक सहित ३ सदस्य रहेको लेखा समिति गठन गर्न सक्नेछ ।
- (२) लेखा समितिको संयोजक तथा सदस्य नगर प्रमुखको प्रस्ताव एवं सिफारिसमा नगर सभाले छनोट गर्नेछ ।
- (३) लेखा समितिको काम कर्तव्य अधिकार एवं बैठक सम्बन्धी व्यवस्था कार्यविधिमा उल्लेख भए अनुसार हुनेछ ।
- (४) लेखा समिति सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

२०. आन्तरिक लेखापरिक्षण:

- (१) कार्यपालिका र मातहतको आर्थिक कारोवारको आन्तरिक लेखापरिक्षण कार्य गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता र प्रभावकारिता औचित्यताका आधारमा तोकिएको मापदण्ड भित्र रही नगर कार्यपालिकाको आन्तरिक लेखापरिक्षण शाखा वा तोकिएको अधिकृत वा अधिकारीबाट हुनेछ ।
- (२) नगरपालिकाको आन्तरिक लेखापरिक्षण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

- (२) नगरपालिकाको आन्तरिक वा अन्तिम लेखापरिक्षण हुँदा सरकारी नगद वा जिन्सी मालसामानको लगत छुट गरेको वा सरकारलाई हानी नोक्सानी पुऱ्याएको देखिएमा प्रमुख प्रशासकीय अधिकृतले त्यस्तो जिम्मेवार व्यक्तिबाट हानि नोक्सानी भएको रकम असुल गरी कसूरको मात्रा अनुसार विभागीय कारबाही समेत गर्नुपर्नेछ ।

२१. लेखापरिक्षण सहजीकरण समिति:

- (१) कार्यपालिकाबाट सम्पादन गरिने कार्यहरुमा आन्तरिक नियन्त्रण प्रणाली अवलम्बन गरी प्रभावकारी, दक्षतापूर्ण एवं मितव्ययी रूपमा सम्पादन गर्न, वित्तीय प्रतिवेदनहरुलाई समयमै तयार गर्न तथा विश्वसनीय बनाउन, बेरुजु फछ्छौट गर्न गराउन कार्यपालिकाले आफूमध्ये बाट तोकेको सदस्यको अध्यक्षतामा नगरपालिकाको आन्तरिक लेखापरिक्षण गर्न तोकिएको अधिकृत, प्रमुख प्रशासकीय अधिकृतले तोकेको अधिकृत र प्राविधिक अधिकृत समेत रहेको एक लेखापरिक्षण सहजीकरण समिति रहनेछ ।
- (२) लेखापरिक्षण सहजीकरण समिति सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

२२. स्पष्टीकरण नदिने उपर कारबाही :

- (१) कार्यालयको सरकारी नगद जिन्सी, आय-व्ययको लेखा आकस्मिक निरीक्षण गर्दा वा आन्तरिक वा अन्तिम लेखापरिक्षणको सिलसिलामा सोधिएको प्रश्नको जवाफ वा माग गरीए बमोजिमको लेखा तथा विवरण तोकिएको म्याद भित्र दाखिला गर्नु सम्बन्धित लेखा उत्तरदायी अधिकृत र जिम्मेवार व्यक्तिको कर्तव्य हुनेछ ।

- (२) उपदफा (१) बमोजिम तोकिएको म्यादभित्र काम सम्पन्न गर्न नसकिने भई मनासिव माफिकको कारण सहित म्याद थपको लागि अनुरोध गरेमा र त्यस्तो कारण मनासिव देखिएमा सो प्रश्न सोधनी गर्ने वा विवरण माग गर्ने अधिकारी प्रमुख प्रशासकीय अधिकृत वा निकायले मनासिव माफिकको म्याद थप गरीदिन सक्नेछ ।
- (३) उपदफा (१) र (२) बमोजिम दिइएको म्यादभित्र सोधिएको प्रश्नको जवाफ वा माग गरिएको लेखा पेश गर्न नसक्नेले बेरुजु वा कैफियत देखिएको रकम व्यहोर्नु पर्नेछ ।

२३. बेरुजु असूल फर्छौट नियमित र लगत कायम गर्ने :

- (१) महालेखा परिक्षकको प्रतिवेदनमा औल्याएको बेरुजु असूल उपर गर्नु पर्ने तथा तिर्नु बुझाउनु पर्ने भनी ठहर्‍याईएको रकमको लगत कार्यालयले अध्यावधिक गरी गराई राख्नुपर्नेछ ।
- (२) लेखापरिक्षणबाट देखिएको मस्यौट र हिनामिना भएको रकम वा तोकिए बमोजिम नियमित हुन नसकेको बेरुजु रकम जिम्मेवार व्यक्तिबाट असूल उपर गर्नुपर्नेछ ।
- (३) महालेखा परिक्षकको वार्षिक प्रतिवेदनमा औल्याएको बेरुजु सम्बन्धमा कार्यपालिकाको अनुमतिले नगर सभा मा उपस्थित भई आफ्नो प्रतिक्रिया व्यक्त गर्ने र बेरुजु फर्छौट सम्बन्धी काम कारवाही गर्ने/गराउने दायित्व लेखा उत्तरदायी अधिकृतको हुनेछ ।
- (४) बेरुजु असूल फर्छौट, नियमित र लगत कायम गर्ने सम्बन्धमा सभामा छलफल भई प्रतिवेदन स्वीकृत भएपछि सो प्रतिवेदनमा उल्लेखित सुझावहरु कार्यान्वयन गर्ने गराउने दायित्व कार्यपालिकाको निर्देशन बमोजिम सम्बन्धित लेखा उत्तरदायी अधिकृतको हुनेछ ।

- (५) बेरुजु फर्छौट सम्बन्धी कार्यका लागि कार्यपालिकाले समिति बनाई आवश्यक कार्य गर्न गराउन सक्नेछ ।
- (६) बेरुजु फर्छौट सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।

परिच्छेद -६

बरबुभारथ, लिलाम बिक्री तथा मिन्हा सम्बन्धी व्यवस्था

२४. बरबुभारथ:

- (१) नगरपालिकाको निर्वाचित प्रतिनिधिले आफू जिम्मा भएको कागजात तथा जिन्सी सामान आफ्नो पदावधी समाप्त हुनुभन्दा ३ महिना अगावै फिर्ता बुझाई सोको प्रमाण लिनु पर्नेछ ।
- (२) नगरपालिकाको निर्वाचित प्रतिनिधिले आफू जिम्मा भएको कागजात नगद तथा जिन्सी सामान आफ्नो पदावधी समाप्त हुदा पनि फिर्ता नबुझाएमा सरकारी बाँकी सरह मानी असूल गराईनेछ ।
- (३) कर्मचारी सरुवा वा बहुवा हुँदा वा अवकाश प्राप्त गर्दा वा लामो अवधी काजमा वा बिदामा रहँदा आफ्नो जिम्मामा रहेको नगद जिन्सी वा सरकारी कागजात तोकिएको म्यादभित्र बरबुभारथ गरी तोकिएको ढाँचामा बरबुभारथको प्रमाणपत्र लिनु पर्नेछ ।
- (४) उपदफा (१) बमोजिम बरबुभारथ नगर्ने व्यक्ति बहालवाला कर्मचारी भए प्रचलित ऐन बमोजिम निजको तलब भत्ता रोक्का राखी र बहाल टुटेको व्यक्ति भए निजको निवृत्तभरण वा उपदान रोक्का राखी एवं निवृत्तभरण, उपदान नपाउने वा उपदान लिइसकेको व्यक्ति भए स्थानीय प्रशासनद्वारा पक्राउ गरी/गराई बरबुभारथ गर्न लगाइनेछ ।
- (५) समयमा बरबुभारथ नगरेको कारणबाट सरकारी नगदी, जिन्सी वा कुनै धनमाल नोक्सान भएमा नोक्सान भए बराबरको रकम र

सोही बराबरको बिगो रकम प्रचलित ऐन बमोजिम सम्बन्धित व्यक्तिबाट असुल उपर गरिनेछ ।

(६) बरबुभारथ गर्ने अन्य प्रकृया तोकिए बमोजिम हुनेछ ।

२५. नगदी जिन्सी दुरुपयोग एवं मस्यौट भएमा कारबाही गरिने :

(१) कार्यालयको सरकारी तहसील तथा जिन्सी भण्डारको आन्तरिक लेखापरिक्षण गर्दा वा अन्तिम लेखापरिक्षण गर्दा वा कुनै तवरले जाँच हुँदा सरकारी सामान वा रकम मस्यौट भएको देखिन आएमा प्रमुख प्रशासकीय अधिकृतले प्रचलित ऐन बमोजिम सो मस्यौट गर्ने उपर आवश्यक कारबाही गर्नु गराउनु पर्नेछ ।

(२) सार्वजनिक सम्पत्तिको जिम्मा, त्यसको लगत, संरक्षण, बरबुभारथ र जवाफदेही सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

२६. लिलाम बिक्री तथा मिन्हा दिने :

(१) यस ऐन तथा यसअन्तर्गत बनेको नियम बमोजिम जिन्सी निरीक्षण गर्दा टुटफुट तथा बेकम्मा भई काम नलाग्ने भनी प्रतिवेदनमा उल्लेख भएको मालसामानहरू प्रमुख प्रशासकीय अधिकृतले आवश्यक जाँचबुझ गर्दा लिलाम बिक्री गर्नुपर्ने भनी ठहर्‍याइएको मालसामान तोकिए बमोजिमको कार्यविधि अपनाई लिलाम बिक्री गर्न सकिनेछ ।

(२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उठ्न नसकेको बाँकी रकम, प्राकृतिक प्रकोप, दुर्घटना वा आफ्नो काबू बाहिरको परिस्थितिले गर्दा तथा सुखाजती भई वा खिएर, सडेर गई वा अन्य कारणबाट सरकारी हानी नोक्सानी हुन गएको वा ऐन बमोजिम लिलाम बढाबढ हुँदापनि नउठेको वा उठ्ने स्थिति नदेखिएकोमा कार्यपालिकाबाट तोकिए बमोजिमको कार्यविधि अपनाई मिन्हा दिन सकिनेछ ।

परिच्छेद -७

विविध

२७. काम, कर्तव्य, अधिकार तथा जिम्मेवारी:

(१) लेखा उत्तरदायी अधिकृत, जिम्मेवार व्यक्ति लगायत नगद वा जिन्सी सम्बन्धी कामगर्ने अन्य अधिकारीको काम, कर्तव्य, अधिकार तथा जिम्मेवारी तोकिए बमोजिम हुनेछ ।

(२) उपदफा (१) बमोजिम तोकिएको काम, कर्तव्य, अधिकार तथा जिम्मेवारी अनुसार सम्बन्धित व्यक्तिले जवाफदेहीता बहन गर्नुपर्नेछ ।

२८. वित्तीय प्रतिवेदन सार्वजनिक गर्नुपर्ने :

यस ऐन र अन्य प्रचलित ऐन बमोजिम तयार गर्नुपर्ने वित्तीय प्रतिवेदनहरू सम्बन्धित कार्यालय, शाखा, उपशाखा, इकाईबाट कार्यपालिकामा पेश भएपछी आवश्यकता अनुसार विद्युतीय वा अन्य उपयुक्त माध्यमबाट सार्वजनिक गराईनेछ ।

२९. आर्थिक प्रशासनको सञ्चालन:

(१) नगरपालिकाको आर्थिक प्रशासन सञ्चालन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

(२) अर्को व्यवस्था नभए सम्मका लागि यो ऐन र यस अन्तर्गत तोकिए बमोजिमको आर्थिक प्रशासन सञ्चालन र व्यवस्थापन प्रमुख प्रशासकीय अधिकृत र महालेखा नियन्त्रक कार्यालयले तोकेको कर्मचारीबाट हुनेछ ।

३०. विद्युतीय प्रविधिको प्रयोग गर्न सक्ने:

(१) यस ऐन बमोजिम आर्थिक कारोवारको लेखा व्यवस्थित गर्न उपयुक्त विद्युतीय प्रणालीको प्रयोग गर्न सकिनेछ ।

(२) उपदफा (१) बमोजिमको आवश्यक प्रणाली नगरपालिकाको आफैले विकास गरी वा महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त गरी लागु गर्न सकिनेछ ।

(३) उपदफा (२) बमोजिम विकास गरिएको प्रणालीमा समावेश नभएको वा पर्याप्त नभएको कुनै प्रणाली विकास गर्नुपर्ने भएमा लेखाको सिद्धान्त एवं वित्तीय ढाँचाको एकरूपताका लागि तोकिए बमोजिम महालेखा नियन्त्रक कार्यालयको समेत परामर्श लिनुपर्नेछ ।

३१. अधिकार प्रत्यायोजन:

यस ऐन वा अन्तर्गत बनेको नियमावली बमोजिम कुनै कार्यालय वा अधिकारीलाई प्राप्त अधिकार मध्ये तोकिए बमोजिमका अधिकार वाहेकका अन्य अधिकार कुनै अधिकारीले प्रयोग गर्ने गरी प्रत्यायोजन गर्न सकिनेछ ।

३२. नियमावली निर्देशिका वा कार्यविधि बनाउने अधिकार:

यस ऐनको उद्देश्य कार्यान्वयन गर्न कार्यपालिकाले आवश्यक नियमावली, निर्देशिका, कार्यविधि एवं मार्गदर्शन बनाउन सक्नेछ ।

३३. कार्यपालिकाले कार्यान्वयन गर्ने:

अन्यत्र जेसुकै भएतापनि यस ऐनमा तोकिए बमोजिम हुने भनी उल्लेख भएकोमा उक्त कुराको नियमावली, कार्यविधि जारी नभएसम्म कार्यपालिका बैठकले निर्णय गरे बमोजिम हुनेछ ।

३४. यसै अनुसार हुने:

यस ऐन जारी हुनुपूर्व भए गरेका कामहरु यसै ऐन अनुसार भएको मानिनेछ ।

३५. खारेजी र वचाउ

यस ऐनमा भएको व्यवस्था संघीय र प्रदेश कानून संग वाभिएमा वाभिएको हद सम्म खारेज हुनेछ ।

३६. प्रचलित कानून अनुसार हुने

नगरपालिकाको आर्थिक गतिविधि व्यवस्थापनका लागि यस ऐनमा उल्लेख भएका यसै बमोजिम र अन्य विषय प्रचलित कानून अनुसार हुनेछ ।

३७. बाधा अडकाउ फुकाउने अधिकार:

यस ऐनको उद्देश्य कार्यान्वयन गर्न कुनै बाधा अडकाउ परेमा कार्यपालिकाले त्यस्तो बाधा अडकाउ हटाउन आदेश जारी गर्न सक्नेछ । उक्त आदेश त्यस पछि हुने नगर सभाले पारित गरेको हद सम्म कायम हुनेछ ।

३८. संसोधन तथा खारेजी:

(१) यस ऐनको संसोधन वा खारेजी कार्यपालिकाको प्रस्तावमा नगर सभाले गर्न सक्नेछ ।

(२) नगर सभाले यस ऐनलाई संसोधन वा खारेजी गरेमा नगरपालिकाको स्थानीय राजपत्रमा प्रकाशित भएको मितिबाट लागु हुनेछ ।

आज्ञाले

सन्देश कुमार यादव

नि. प्रमुख प्रशासकीय अधिकृत